

१. नौलो कोरोना भाईरस संक्रमण रोकथामको भ्याक्सिन् खोप बारे जानकारी !

तोचिगी नगरमा, १२ बर्ष देखि ६४ बर्ष सम्मको खोपको समयतालिका निर्धारित भएकोछ ।

पहिले नै, ६० बर्ष देखि ६४ बर्षका व्यक्तिहरूलाई, यहि जुलाई १२ तारिक देखि खोप टिकट पठाई

सकेर जुलाई १६ तारिक देखि आरक्षण पनि शुरू भैसकेकोछ ।

त्यसपछि, १२ बर्ष देखि ५९ बर्ष सम्मका व्यक्तिहरूलाई, यहि जुलाई महिनाको २१ तारिकबाट खोप टिकट पठाईसकिएको र अगस्त महिनाको १७ तारिक देखि, उमेर अनुसारको क्रममा आरक्षण शुरू हुनेछ ।

आरक्षण, नगरको होम-पेजको, समर्पित आरक्षण साईटमा, इंटरनेटबाट आरक्षण गर्ने तरिका र तोचिगी कल-सेण्टर फ़ोन नम्बर ०२८२-२१-२४१८ मा सम्पर्क गरेर आरक्षण गर्ने तरिकाहरु छन । फ़ोनबाट आरक्षण गर्दा, सम्पर्क लाईन अत्यन्त व्यस्त हुने कुरा शुरू देखि नै बुझिराख्नु होला ।

सामुहिक खोप लगाइने स्थान, पुरानो बेईस्या वर्ल्ड स्पोर्ट्स ओहिरा मल नामक पसल र काइंज ओहिरा होमसेण्टर अगाडी तिर पर्दछ । उपरोक्त स्थानमा खोप लगाइने अवधि, जुलाई २८ तारिक देखि नोभेम्बर ३० तारिक सम्मको योजना छ ।

एक दिनमा लगाउन सकिने सम्भावित खोपको संख्या १,००० जनाको योजना रहेकोछ तर देशले आपूर्ति गर्ने खोपको अवस्था अनुसार आरक्षण संख्यालाई फेरबदल गरीनेछ ।

त्यसबाहेक, नगर भित्रका चिकित्सा संस्थाहरुमा (क्लिनिकहरुमा) पनि, व्यक्तिगत रुपमा खोप लगाउन सकिनेछ । त्याहां खोप लगाउन आरक्षणको लागि, सोझै सम्पर्क राख्नुहोला ।

नौलो कोरोना भाईरसको भ्याक्सिन् खोप, तोचिगी नगरमा ठेगाना भएका र खोप लगाउन इच्छुक व्यक्तिहरु, जोकोहि पनि, निःशुल्क लगाउन सक्दछन । यदि समय भित्र पनि खोप टिकट आईपुगेन भने, तोचिगी नगर कल-सेण्टरमा सम्पर्क राख्नुहोला ।

२. भारी वर्षात सम्बन्धि जानकारी !

हिजोआज, जापानका वीभिन्न स्थानहरुमा, भारी वर्षातबाट धेरै प्रकोपहरु भैरहेका छन । एकै ठाउँमा लामो समयसम्म निरन्तर वर्षा भएर, (रैखिक वर्षा क्षेत्र) उत्पन्न भएमा, प्रकोपका घटना हुने खतरा बढ्दछ । पहाडहरुमा पहिरो जाने र नदीहरुमा बाढी आउने खतरा बढ्दछ ।

(रैखिक वर्षा क्षेत्र) को जानकारी प्रकाशित भएमा, टेलिभिजन तथा इंटरनेटमा मौसम तथा प्रकोप सम्बन्धि विस्तृत जानकारी हासिल गरि, बेलाैमा आश्रय लिनेकुरा महत्वपूर्ण छ ।

आश्रय आवश्यक भएमा, तोचिगी शियाकुस्योले जानकारी प्रदान गर्नेछ ।

भारी वर्षातको चेतावनी स्तर ४ मा (आश्रय लिन आदेश) भनिने आश्रय जानकारी प्रकाशित अथवा प्रसारण भएमा, खतरा युक्त स्थानबाट सबैजना आश्रय लिन जानुहोस ।

चेतावनी स्तर ५ चांहि, (आपतकालिन सुरक्षा सुनिश्चित) हो । पहिले नै प्रकोपका घटनाहरु घटिसकेको पनि हुन सक्छन । सकेसम्म छिटो सुरक्षित स्थानको बारेमा, आफ्नो ज्यान बचाउने काम गर्नुहोस ।

प्रकोप हुन सक्ने सम्भावित बेलामा, अवस्था हेरि, नगर भित्रका प्राथमिक विध्यालय तथा कोउमिन्कान आदि सुविधाहरु “आश्रय स्थल”को रूपमा खुल्ला गरिएका हुनेछन । जो कोहि पनि र जहाँ पनि प्रयोग गर्न सकिन्छ ।

“आश्रय स्थल” बाहेक पनि, सुरक्षित स्थानमा बसेका आफन्त या साथीकहाँ आश्रय स्थलको रूपमा, सोचि राख्नु उचित होला ।

प्रकोप आई पर्दा दुःख नहोस भनेर, अहिले देखि नै, मौसम तथा प्रकोप सम्बन्धि जानकारीहरु जानीराख्ने उपाय तथा आश्रय लिने तरिकाहरुको निक्क्योल गरिराखौं ।